

मिति- २०७६/१२/०५

बैठक संख्या -१५

आज मिति २०७६ साल चैत्र ५ गते बुधवारका दिन आमचोक गाँउपालिका अध्यक्ष श्री अशोक राईज्यूको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठक तपशिल बमोजिम कार्यपालिका सदस्यज्यूहरुको उपस्थितिमा देहायका प्रस्तावहरु माथि छलफल र निर्णय गरी सञ्चालन गरियो ।

उपस्थित

सि.न.	पद	नाम	हस्ताक्षर
१	अध्यक्ष	श्री अशोक राई	
२	उपाध्यक्ष	श्री सीता राई	
३	सदस्य	श्री डम्बर बहादुर कार्की	
४	सदस्य	श्री भिम प्रसाद राई	
५	सदस्य	श्री गणेश बहादुर खत्री	
६	सदस्य	श्री नेत्र बहादुर खत्री	
७	सदस्य	श्री राम प्रसाद राई	
८	सदस्य	श्री बम बहादुर बस्नेत	
९	सदस्य	श्री राज कुमार राई	
१०	सदस्य	श्री उदिमान श्रेष्ठ	
११	सदस्य	श्री बम बहादुर श्रेष्ठ	
१२	सदस्य	श्री बालदिप राई	
१३	सदस्य	श्री तुलसीमाया ठाडा मगर	
१४	सदस्य	श्री पवित्रा राई	
१५	सदस्य	श्री शुकमाया राई	
१६	सदस्य	श्री अमर बहादुर वि.क.	
१७	सदस्य	श्री लक्ष्मण हायु	
१८	सदस्य-सचिव	श्री याम बहादुर उपरकोटी	
१९			

प्रस्तावः

१. गाँउसभाको मिति संशोधन सम्बन्धमा ।
२. शैक्षिक सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित अनुदान सम्बन्धमा ।
३. विद्यालयको भौतिक पूर्वाधार निर्माण सम्बन्धमा ।
४. विद्यार्थी शैक्षिक शुल्क सम्बन्धमा ।
५. वजेट माग सम्बन्धमा ।
६. आर्थिक सहयोग सम्बन्धमा ।
७. हाति पाइले खानेपानी ठेक्का सम्बन्धमा ।
८. गाँउपालिका कानून निर्माण सम्बन्धमा ।
९. हेरालु कामदार सेवासुविधा सम्बन्धमा ।
१०. गाँउपालिका स्तरिय समवन्य समितिमा सदस्य मनोनयन गर्ने सम्बन्धमा ।
११. कोरोना भाइरस रोकथाम र नियन्त्रण खर्च व्यवस्थापन सम्बन्धमा ।
१२. अपाङ्गता रोकथाम र पुर्नस्थापना साझेदारी कार्यक्रम सम्बन्धमा ।
१३. जिन्स सामान खरिद निर्णय संशोधन सम्बन्धमा ।
१४. सब डिभिजन वन कार्यालय वालांखालाई जिन्सी सहयोग सम्बन्धमा ।

निर्णयः

१. उपरोक्त प्रस्ताव नं १ माथि छलफल भै आमचोक गाउकार्यपालिकाको मिति २०७६/११/०५ को बैठकले मिति २०७६/१२/०७ मा गर्ने भनि तोकेको छैठौं गाँउसभा, विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण अर्को निर्णय नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरियो ।
२. उपरोक्त प्रस्ताव नं २ माथि छलफल भै आमचोक गाँउपालिकाका विद्यालयको शैक्षणिक गुणस्तर सुधारका लागि संघिय सरकारवाट प्राप्त सशर्त अनुदान वापत शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित अनुदान अन्तर्गतको कार्यक्रम तपशिल वमोजिम वितरण गर्ने निर्णय गरियो ।

तपशिलः

- | विद्यालयको नाम | कार्यक्रम | रकम |
|-----------------------------|--------------------|----------|
| क. चन्द्रेश्वर मा वि पावाला | ICT कार्यक्रम | ६५००००।- |
| ख सरस्वति मा.वि. यूँ | E- पुस्तकालय | ६५००००।- |
| ग सरस्वति मा वि दुम्माना | विज्ञान प्रयोगशाला | ६५००००।- |
३. उपरोक्त प्रस्ताव नं ३ माथि छलफल भै आमचोक गाँउपालिकाका विद्यालयको शैक्षणिक गुणस्तर सुधारका लागि संघिय सरकारवाट प्राप्त सशर्त अनुदान वापत भौतिक पूर्वाधार निर्माण अन्तर्गत तपशिल वमोजिम संचालन गरिने कार्यक्रमहरु विद्यालयहरुको आवश्यकताको आधारमा वितरण गर्ने निर्णय गरि विद्यालयहरूसँग कार्यक्रम प्रस्तावना माग गर्नका लागि सुचना प्रकाशन गर्ने निर्णय गरियो ।

तपशिलः

- क कक्षाकोठा निर्माण अनुदान (२ कोठे)
- ख वाससहितको शौचालय
- ग विद्यालयको प्रवर्तिकरण

४. उपरोक्त प्रस्ताव नं ४ माथि छलफल भै आमचोक गाँउपालिकामा शिक्षा समितिको मिति २०७६/११/०५ मा वसेको बैठकको प्रस्ताव नं ४ निर्णय नं ४ संस्थागत सामुदायिक विद्यालयमा विद्यार्थीवाट लिने प्रस्तावित शुल्क गाँउपालिकामा पेश गर्ने र सामुदायिक विद्यालयहरुलाई विद्यार्थीवाट कुनैपनि प्रकारको शुल्क नलिनको लागि परिपत्र गर्ने भनि गरेको निर्णय अनुमोदन गर्ने निर्णय गरियो ।
५. उपरोक्त प्रस्ताव नं ५ माथि छलफल भै प्रदेश सरकारवाट वालांखा रंगशाला निर्माणका लागि रु २०,००,०००/- विस लाख वजेट प्राप्त भएकोमा उक्त वजेट सो निर्माण कार्यका लागि निकै न्युन भएको हुँदा रु ८०,००,०००/- असि लाख थप वजेट प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय प्रदेश नं १ सँग माग गर्ने निर्णय गरियो ।
६. उपरोक्त प्रस्ताव नं ६ माथि छलफल भै तपशिल वमोजिमका व्यक्तिहरुवाट आर्थिक सहयोगका लागि माग भै आएकोमा तपशिल वमोजिम आर्थिक सहयोग गर्ने निर्णय गरियो ।
- क खड्ग श्रेष्ठ आमचोक गाँउपालिका -८ का स्थायि वासिन्दा आगलागी पिडित सहयोग रकम रु १०,०००/- दश हजार मात्र ।
- ख जित वहादुर मगर आमचोक गा.पा-७ वडा समिति सदस्य स्वास्थ्य उपचारका लागि सहयोग रकम रु २०,०००/- विस हजार मात्र ।
- ग रामचन्द्र राई आमचोक गा.पा. ३ का स्थायि वसिन्दा मृतक दाजुको पोष्टमार्टमका लागि गाँउपालिकाको ट्रक्टर प्रयोग वापत भएको भाडा छुट ।
- घ कमान सिं राई आमचोक गा.पा. ४ का स्थायि वासिन्दा पहिरोको अति उच्च जोखिममा रहेको हुँदा घर सर्नका लागि सहयोग रकम रु १०,०००/- दश हजार मात्र ।
- ङ निल कुमार राई आमचोक गा.पा. १० का स्थायि वासिन्दा फोक्सोको क्यान्सर भै उपचारका लागि सहयोग रकम रु १०,०००/- दस हजार मात्र ।
७. उपरोक्त प्रस्ताव नं ७ माथि छलफल भै आमचोक गाँउपालिकामा डिपिआर भै प्रदेश सरकार समपुरक अनुदानमा निर्माणका लागि हात्ति पाइले खानेपानी आयोजना कार्यान्वयन गर्नका प्रदेश सरकारवबाट १,६५,००,०००/- एक करोड पैसठ्ठी लाख- र गाँउपालिकावाट ७६,५७,४६७.१/- छियत्तर लाख सन्ताउन्न हजारचार सय सद्सठ्ठी रुपैया एक पैसा गरी कुल २,४१,५७,४६७.१७/- दुइ करोड एकचालिस लाख सन्ताउन्न हजार चार सद्सठ्ठी रुपैया सत्र पैसा को वहुवर्षिय ठेक्काका लागि प्रक्रिया अगाडी वढाउनका लागि नियमानुसार सार्वजनिक सुचना प्रकाशन गर्ने निर्णय गरियो ।
८. उपरोक्त प्रस्ताव नं ८ माथि छलफल भै तपशिल वमोजिमका गाँउपालिकाको कानून निर्माणका लागि रु ३,५०,०००/-तिन लाख पचास हजार- स्थानिय विकास कोषवाट विनियोजन गरि सोझै परामर्शदाता छनौट गरि प्रकृया अघि वढाउने निर्णय गरियो ।
- क आमचोक चिया कफि विकास ऐन
- ख आमचोक खानेपानी ऐन
- ग सामुदायिक कृषि फर्म संचालन कार्यविधि
- घ सहकारी ऋणकोष संचालन कार्यविधि
- ङ विपन्न जनतालाई सेयर वितरण कार्यविधि
- च आमचोक खेलकुद विकास समिति गठन कार्यविधि

९. उपरोक्त प्रस्ताव नं ९ माथि छलफल भै आमचोक गाँउपालिका भित्रका विभिन्न पुलको संरक्षण रेखदेख गर्ने गरि साविकको जिल्ला विकास समितिको कार्यालय भोजपुरवाट खटाइएका हेरालु कामदारवाट आवश्यक सेवासुविधाको माग भै आएकोमा हेरालु कामदारको कामको सम्बन्धमा अनुगमन निरिक्षण गरि प्रतिवेदन पेश गर्न योजना शाखालाई तोक्ने निर्णय गरियो ।

१०. उपरोक्त प्रस्ताव नं १० माथि छलफल भै संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.न. ३०१ मिति २०७६/११/२८ पत्रानुसार कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्ने सम्बन्धमा स्थानिय गा.पा. स्तरिय समन्वय समिति गठन गरि कार्य गर्न लेखि आएकोमा सोहि वमोजिम अध्यक्ष अशोक राईज्यूको संयोजकत्वमा समिति गठन गरि सो समितिमा तपशिल वमोजिमका समाजसेवी व्यक्ति मनोनयन गर्ने निर्णय गरियो ।

क शुक्रदेव राई	वडा नं ६
ख सन्दिप राई	वडा नं २
ग रविन राई	वडा नं ४
घ वहादुर राई	वडा नं १०
ङ सन्तोष राई	वडा नं ८

११. उपरोक्त प्रस्ताव नं ११ माथि छलफल भै आमचोक गाँउपालिकामा कोरोना (कोभिड १९) भाइरस रोकथाम र नियन्त्रणका प्रतिकार्य लागि आवश्यक उपकरण, औषधी लगाएत सामाग्री तथा सचेतनामुलक कार्यक्रम तथा गरिने अन्य कृयाकलापका लागि हुने खर्चको व्यवस्थापन स्थानिय विपत व्यवस्थापन कोषवाट गर्ने निर्णय गरियो ।

१२. उपरोक्त प्रस्ताव नं १२ माथि छलफल भै सामाजिक विकास मन्त्रालय प्रदेश नं १ करुणा फाउण्डेसन नेपालले प्रस्ताव गरेको अपाङ्गता रोकथाम र पुर्नस्थापना विषयको कार्यक्रम साझेदारीमा यस गाँउपालिकामा संचालन गर्ने सैद्धान्तिक निर्णय गरियो ।

१३. उपरोक्त प्रस्ताव नं १३ माथि छलफल भै आमचोक गाँउपालिका गाँउकार्यपालिकाको मिति २०७६/११/०५ को वैठकको प्रस्ताव नं ५ निर्णय नं ५ ले १ सेट जेनेरेटर ५ के. वि क्षमताको खरिद गर्न स्विकृति दिने निर्णय भएकोमा उक्त निर्णय संशोधन गरि १० के.वि क्षमताको जेनेरेटर थान-१ शिलवन्दी कोटेशन मार्फत खरिद गर्न स्विकृति दिने निर्णय गरियो ।

१४. उपरोक्त प्रस्ताव नं १४ माथि छलफल भै सव डिभिजन वन कार्यालय वालांखावाट जिन्स सामान कार्यालय संचालनका लागि अत्यावश्यक भएको भनि सहयोगका लागि माग भै आएकोमा तपशिल वमोजिमको परिमाणमा जिन्स सामान सहयोग गर्ने निर्णय गरियो ।

क. कुर्सी पलास्टी	थान-७
ख. फलामे कुर्सी	थान-२
ग. स्टिल दराज	थान-१

